

नेपाल राष्ट्र बैंक
केन्द्रीय कार्यालय
विदेशी विनिमय व्यवस्थापन विभाग

इ.प्रा.परिपत्र संख्या:- ४१०

मिति :- २०६३/१२/११

इजाजतपत्रप्राप्त “क” र राष्ट्रियस्तरका “ख” वर्गका बैंक तथा वित्तीय संस्थाहरू ।

विषय :- निर्यात तथा पर्यटन क्षेत्रबाट हुने आर्जनबाट परिवर्त्य विदेशी मुद्रा खाता खोल्ने सम्बन्धी व्यवस्था ।

महाशय,

निर्यात तथा पर्यटन क्षेत्रबाट हुने आर्जनबाट खोल्ने परिवर्त्य विदेशी मुद्राको खाता सम्बन्धमा देहाय बमोजिम गर्नु/गराउनु हुन विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ (संशोधन सहित) को दफा-१२ ले दिएको अधिकार प्रयोग गरी यो परिपत्र जारी गरिएको छ ।

१. निर्यात तथा पर्यटन क्षेत्रबाट परिवर्त्य विदेशी मुद्रा आर्जन गर्ने निकायहरूको लागि खाता खोल्न पाउने सुविधा :

निर्यात तथा पर्यटन क्षेत्रबाट परिवर्त्य विदेशी मुद्रा आर्जन गर्ने निकायहरूले आफ्नो परिवर्त्य विदेशी मुद्रा आर्जनको शत-प्रतिशतसम्मको रकम परिवर्त्य विदेशी मुद्रामा नै खाता खोली राख्न सक्ने व्यवस्था गरिएको छ । साथै, यसप्रकारको खातामा रहेको परिवर्त्य विदेशी मुद्रा रकमलाई वचत वा मुद्दती खाताको रूपमा समेत राख्न सकिनेछ ।

२. Software निर्यातकर्ताहरूलाई परिवर्त्य विदेशी मुद्रा खाता खोल्न दिने :

नेपालबाट Software निर्यात गर्ने निर्यातकर्ताहरूलाई आ-आफ्नो निर्यात आर्जनबाट निम्न शर्तहरूको अन्तर्गत रही परिवर्त्य विदेशी मुद्रामा खाता खोल्न दिने व्यवस्था गरिएको छ ।

- (क) निर्यातकर्ता कम्पनी विधिवत रूपमा Software Exporter को रूपमा सम्बन्धित निकायमा दर्ता भएको हुनुपर्ने ।
- (ख) आयकर दर्ता प्रमाणपत्र अद्यावधिक हुनुपर्ने ।
- (ग) आयातकर्ताबाट प्राप्त हुन आएको खरिद आदेश (Purchase Order) को प्रतिलिपि पेश गर्नुपर्ने । त्यस्तो निर्यात कुनै करारनामाको अधीनमा रही गरिएको भए त्यस्तो करारनामाको प्रतिलिपि पेश गर्नुपर्ने ।
- (घ) Invoice को प्रतिलिपि पेश गर्नुपर्ने ।
- (ङ) Software निर्यात गरे वापतको भुक्तानी बैंकमार्फतनै आएको हुनुपर्ने र भुक्तानीप्राप्त हुँदा त्यसमा अन्य कुराको अतिरिक्त भुक्तानी पठाउने निकाय र उक्त भुक्तानी के वापतको हो ? सो स्पष्ट खुलेको हुनुपर्ने ।
- (च) यस प्रयोजनको लागि भंसार (निर्यात) प्रज्ञापनपत्र आवश्यक हुने छैन ।
- (छ) सम्बन्धित बैंक/वित्तीय संस्था तथा निर्यातकर्ताले प्रत्येक ३/३ महिनामा निर्यात तथा प्राप्त भुक्तानी सम्बन्धी विवरण पेश गर्नुपर्ने ।

३. विदेशी मुद्रा कारोबार इजाजतपत्रको नविकरण :

यसरी खोलिएका विदेशी मुद्रा खाताहरूको हकमा ती निकायहरूलाई यस बैंकले प्रदान गरेको विदेशी मुद्रा कारोबार इजाजतपत्रको म्याद सकिएको बढीमा ३० दिनभित्र पनि नविकरण गरेको इजाजतपत्र पेश नगरेको खण्डमा त्यस्ता खाताहरू अन्तर्गत विदेशी मुद्रा कारोबार गर्न पाइने छैन ।

४. निर्यात आर्जनबाट विदेशी मुद्रामा खोलिएको खाताबाट खर्च गर्ने सम्बन्धमा :

निर्यात क्षेत्रबाट परिवर्तित विदेशी मुद्रा आर्जन गरी सो आर्जनबाट परिवर्त्य विदेशी मुद्राको खाता खोले फर्म तथा कम्पनीहरूलाई उक्त खातामा रहेको विदेशी मुद्रा रकम उपयोग गर्ने सम्बन्धमा प्रचलित सुविधाहरूको अतिरिक्त निम्न थप सुविधाहरू प्रदान गर्न/गराउनु हुन ।

- (क) आफ्नो सिस्टर कन्सर्नले खोलेको प्रतीतपत्रको भुक्तानी गर्न पाउने (सिस्टर कन्सर्न भन्नाले यस बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागको पत्रसंख्या वै.वि.नि.वि/वित्त १४८/१/०६२/६३ मिति २०६२/३/२९ मा जारी गरिएको परिपत्रले गरेको व्यवस्थानुसार हुने) ।
- (ख) खातावालाले (निर्यातकर्ता) माग गरेमा प्रत्येक खातावालालाई Negotiable Only in Nepal छाप लगाएको चेकवुक प्रदान गर्नुपर्ने ।
- (ग) कुनै एक बैंक/वित्तीय संस्थाबाट जारी गरिएको उपरोक्त चेक सम्बन्धित खातावालाले आफ्नो खातामा जम्मा रहेको मौज्जातमा नबढाई अर्को कुनै बैंक/वित्तीय संस्थालाई विक्री गर्न सकिने ।
- (घ) त्यस्तो खालको विदेशी मुद्रामा जारी गरिएको चेकको क्लियरिङ्ग कार्य साविक वमोजिम नेपाल भित्रै गर्नुपर्ने ।
- (ङ) निर्यात भएको वस्तुको गुणस्तर आदिमा फरक परेको कारणले विदेशी आयातकर्ताहरूबाट दावी पर्न आएमा सम्बन्धित कागजातको आधारमा एकपटकमा बढीमा अमेरिकी डलर १,०००.०० (अमेरिकी डलर एक हजार मात्र) वा सो बराबरको भुक्तानी निर्यातकर्ताकै विदेशी मुद्रा खाता खर्च हुने गरी भुक्तानी पठाउन सकिने छ ।
- (च) निर्यात तथा पर्यटन क्षेत्रको आर्जनबाट खोलिएका परिवर्त्य विदेशी मुद्रा खाता भएका फर्म/संस्था/कम्पनीहरूले आफ्नो व्यापार/व्यवसाय प्रवर्द्धन गर्नको लागि भारतबाहेकका मुलुकहरूमा आयोजना हुने मेला, प्रदर्शनीमा भाग लिनको लागि स्टल बुकिङ्ग, रजिष्ट्रेशन शुल्क, सेवा शुल्क इत्यादिको भुक्तानी देहायको अधिनमा रही परिवर्त्य विदेशी मुद्रा खाता खर्च गरी सम्बन्धित बैंक/वित्तीय संस्थाहरूले नै प्रदान गर्नसक्ने छन् ।
 - i) यस्तो सटही सुविधाको बेनिफिसियरी (Beneficiary) विदेशस्थित सम्बन्धित संघ, संस्था नै हुनुपर्नेछ । (विदेशस्थित व्यक्ति विशेषलाई बेनिफिसियरी बनाउन मिल्ने छैन)
 - ii) माग भएको सटही रकमलाई पुष्टि गर्ने बीजक (Invoice) वा अन्य Documentry Evidence हुनुपर्नेछ ।
 - iii) अद्यावधिक दर्ता प्रमाणपत्र र आयकर दर्ता प्रमाणपत्रको प्रतिलिपि संलग्न हुनुपर्नेछ ।
 - iv) प्रचलित व्यवस्था अनुसार कर लाग्ने किसिमका भुक्तानी जस्तै: सेवा शुल्क इत्यादिको हकमा नियमानुसारको अग्रिम कर जम्मा गरेको प्रमाणित कागजात संलग्न गरेपछि मात्र यस्तो सटही सुविधा प्रदान गर्नुपर्नेछ ।

भवदीय,



(रामजी रेग्मी)

का.मु.कार्यकारी निर्देशक